



# स्थानीय राजपत्र

भाग-२ खण्ड २ संख्या ६



बागलुड नगरपालिकाद्वारा प्रकाशित

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण  
सम्बन्धी कार्यविधि २०७५

भाग-२ खण्ड २ संख्या ६, १३ पौष २०७५

अनुसूची १

(दफा ४ तथा अनुसूची १ को भाग-२ संग सम्बन्धित)



बागलुड नगरपालिका

## स्थानीय राजपत्र

खण्ड २ संख्या ६, १३ पौष २०७५

भाग-२

अपाइट्राता भएका व्यक्तिको परिचय-पत्र वितरण  
सम्बन्धी कार्यविधि २०७५

नगर कार्यपालिकाबाट स्वीकृत मिति:- २०७५।०९।१०

बागलुड नगरपालिका, बागलुड  
गण्डकी प्रदेश

# बागलुड नगरपालिका

## वागलुड

### अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि-२०७५

#### प्रस्तावना

नेपालको संविधान, २०७२, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन-२०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी-२००६, (Convention on the Rights of Persons with Disabilities (CRDP) को उद्देश्य, मर्म र भावना बमोजिम अपाङ्गता भएका व्यक्तिहरुको परिचय-पत्र वितरण कार्यविधि बनाउन बान्धनिय भएकोले-अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन-२०७४ को दफा ६१ र स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा-१०२(२) र वागलुडको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी बागलुड नगर कार्यपालिकाले “अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५” जारी गरेको छ।

परिच्छेद-१  
प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम “अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५” रहेको छ।  
(२) यो कार्यविधि नगर कार्यपालिकाले स्वकृत गरी स्थानीय रापपत्रमा प्रकाशन भएको मिति देखि प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-
  - (क) “ऐन” भन्नाले- अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन-२०७४ (पहिलो संशोधन-२०७५) र स्थानीय सरकार सञ्चालन ऐन-२०७४ समेतलाई सम्झनु पर्दछ।
  - (ख) नियमावली भन्नाले- अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन-२०७४ अनुसार बन्ने नियमावली सम्झनु पर्दछ।
  - (ग) “स्थानीय तह” भन्नाले- नगरपालिकालाई सम्झनु पर्दछ।
  - (घ) “वडा कार्यालय” भन्नाले- स्थानीय तहको वडा कार्यालय सम्झनु पर्दछ।
  - (ङ) “समन्वय समिति” भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५) को दफा ४२ र यस कार्यविधिको दफा-६ बमोजिम गठन भएको स्थानीय समन्वय समिति सम्झनु पर्दछ।

## परिच्छेद-२

### उद्देश्य तथा मापदण्ड

३. **उद्देश्य :**यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेका छन् :-
- (क) विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरुको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखिनै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकृत लगत राख्न सहज तुल्याउने ।
- (ख) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी-२००६ (CRDP) मा नेपाल सरकारले जनाएको प्रतिबद्धता बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज गराउने ।
- (ग) अपाङ्गताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा, सुविधा र अवसरको प्राथमिकीकरण गर्ने ।
४. **परिचय पत्र वितरणका मापदण्ड देहाय बमोजिम रहेका छन् ।**  
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचिमा प्रकृतिका आधारमा अपाङ्गतालाई १० (दश) प्रकारमा विभाजन गरिएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसूचिमा उल्लेखित गामिर्यताको आधारमा गरिएको अपाङ्गताको वर्गीकरण गरी देहायका चार समूहमा परिचय पत्र वितरण गरिनेछ :-

**१. पूर्ण अशक्त अपाङ्गता :** तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'क' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ जुन रातो रडको पृष्ठभूमिमा जारि गरिनेछ ।

१. व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी प्रणालिहरुमा भएको क्षति वा यसले ल्याएको कार्यगत विचलनको अवस्था असाध्य गम्भीर भई अरुको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन गर्न असाध्य कठिन हुने व्यक्तिहरु,
  २. सामान्य भन्दा सामान्य दैनिक क्रियाकलापहरु पनि स्वयं गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने तिव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, तिव्र रूपमा अटिज्म प्रभावित व्यक्ति, पूर्ण रूपमा श्रवणदृष्टिविहिन व्यक्तिहरु,
  ३. दुई वा सो भन्दा बढि प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति भई सबैजसो दैनिक क्रियाकलापहरु अन्य व्यक्तिको सहयोगमा गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,
  ४. निरन्तर रूपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिरहने शारीरिक अपाङ्गता भएका व्यक्ति वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु,
- २. अति अशक्त अपाङ्गता :** तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'ख' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ जुन निलो रडको पृष्ठभूमिमा जारि गरिनेछ ।
१. शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति वा विचलन भए पनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा

मानव पथप्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक क्रियाकलापहरु हिडडुल र संचार गर्न कठिनाई हुने व्यक्तिहरु,

२. मस्तिष्क पक्षघात, मेरुदण्डमा चोटपटक वा पक्षघात हेमोफिलिया, मांशापेशि सम्बन्धी समस्या वा विचलन लगायत अन्य विभिन्न कारणले शरिरको ढाड, हात गोडा कम्मर आदिले काम गर्न नसकि दैनिक आवागमनको लागि हिलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,
३. दुबै हात कुमदेखि वा पाखुरादेखि मुनि पुरै नचले वा गुमाएका विभिन्न कारणले दुबै हात र गोडा गुमाएका वा नचले, कम्मर भन्दा मुनिको भाग गुमाएका वा नचले, दुबै गोडा पूर्ण क्रियाशिल नभई बैशाखी प्रयोग गर्ने व्यक्तिहरु,
४. दृष्टिविहिन वा पूर्ण दृष्टिविहिनको परिभाषा अन्तर्गत पर्ने व्यक्तिहरु,
५. संचारको लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रूपमा कान सुन्न नसक्ने (बहिरा) दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न नसक्ने, सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता वा अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहु-अपाङ्गता भएका व्यक्तिहरु,
६. **मध्यम अपाङ्गता** : तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'ग' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ जुन पहेलो रडको पृष्ठभूमिमा जारि गरिनेछ ।

१. कृत्रिम अंग, क्यालीपर, विशेष प्रकारका जुता जस्ता सहायक सामग्रीको प्रयोगबाट सामान्य हिडडुल लगायत दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न सक्ने,
२. विभिन्न कारणले घुँडामुनिको अंगमा मात्र प्रभाव गरेको तर सहायक सामग्रीको प्रयोग नगरी पनि सामान्य हिडडुल गर्न सक्ने,
३. कुम वा पाखुरा भन्दामुनी एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने,
४. दुवै हातको हत्केला भन्दा मुनिका कम्तिमा बूढी औँला र चोरी औँला गुमाएका,
५. दुवै गोडाको कुर्कुच्चा भन्दा मुनिका भाग नगएका तर सामान्य हिडडुल गर्न सक्ने,
६. मेरुदण्डमा समस्या भई ढाड कुप्रिएका,
७. सिकाइमा ढिलाई भएका दैनिक क्रियाकलाप स्वयं गर्नसक्ने बौद्धिक अपाङ्गता र अटिज्म भएका व्यक्तिहरु,
८. श्रवणयन्त्रको प्रयोगबाट ठूलो आवाज मात्र सुन्नसक्ने सुस्तश्रवण व्यक्तिहरु,
९. शल्यक्रियाबाट स्वरयन्त्र भिकि घाँटीको नलीबाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरु,
१०. ओठ तालु फाटेको कारण बोली अस्पष्ट भएका व्यक्तिहरु,
११. बोल्दा अड्किने शब्द वा अक्षर दोहोन्याउने समस्या तीव्र भएका भकभके व्यक्तिहरु,

- 
१२. तीन फिट भन्दा मुनिका होचापुङ्का व्यक्तिहरु,
१३. चर्स्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवणदृष्टिविहिन व्यक्तिहरु, लेन्स वा म्याग्नीफायरको प्रयोगबाट मात्र पढन सक्ने न्युन दृष्टियुक्त व्यक्तिहरु,
१४. अनुवंशिया रक्तश्वाव (हेमोफेलिया) सम्बन्धी समस्या भई दैनिक हिडडुलमा कठिनाइ हुने व्यक्तिहरु,
१५. मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु,
४. सामान्य अपाङ्गता : तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई 'घ' वर्गको परिचय पत्र उपलब्ध गराइनेछ । जुन सेतो रडको पृष्ठभूमिमा जारि गरिनेछ ।
१. शारीरिक मानसिक वा इन्द्रिय सम्बन्धी विचलन भएका तर दैनिक जीवनका क्रियाकलापहरु स्वयं सम्पादन गर्न सक्ने,
  २. हात वा खुट्टा केही छोटो भएका एक हातको हत्केला भन्दा मुनी नचल्ने वा गुमाएका, एक हातको हत्केला भन्दा मुनिका कम्तीमा बुढी र चोरी औला गुमाएका वा दुवै हातको हत्केला मुनिका कम्तीमा बुढी र चोरी औला भएका व्यक्तिहरु,
  ३. ठूलो अक्षर पढन सक्ने न्युन दृष्टियुक्त व्यक्तिहरु,
  ४. दुवै गोडाको सबै औलाका भागहरु नभएका,
  ५. श्रवणयन्त्र लगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरु,

परिच्छेद-३

परिचय पत्र ढाँचा र समन्वय समिति

५. अपाइगता भएका व्यक्तिहरुको परिचय-पत्रको ढाँचा देहाय बमोजिम हुनेछ ।

परिचय-पत्र बाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट हुनेगरी नागरिकताको प्रमाण पत्रको ढाँचामा यस कार्यविधिको अनुसुची-२ बमोजिम एकापटी नेपाली भाषामा र अर्कापटी अंग्रेजी भाषामा लेखिएको माथि दफा-४ मा उल्लेखित मापदण्ड अनुसार एक पृष्ठको परिचय-पत्र गाम्भीर्यता आधारमा गरिएका चार वर्गका अपाइगता भएका व्यक्तिलाई चार फरक रडमा उपलब्ध गराइनेछ ।

६. समन्वय समिति सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ ।

१. अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ४२ अनुसार अपाइगता परिचय पत्र वितरण गर्ने समेत कार्यका लागि नगरपालिकामा देहाय बमोजिमको स्थानीय समिति रहने छ ।

क. नगरपालिकाको उप-प्रमुख- संयोजक,

ख. नगरपालिकाको महिला सदस्य(सामाजिक विकास हेतु) मध्येबाट नगर कार्यपालिकाले तोकेको महिला सदस्य- सदस्य,

ग. स्थानीय प्रहरी प्रमुख सदस्य

च. पाङ्गता भएका व्यक्तिको हक, हित र संरक्षणको क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संघ संस्थाहरु

मध्येवाट नगरपालिकाको प्रमुखले मनोनित गरेको  
संस्थाको प्रतिनिधि -सदस्य

- छ. नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरु  
मध्येवाट समन्वय समितिले मनोनयन गरेको एक  
जना महिला सदस्य सहित दुई जना- सदस्य
- ज. नगर कार्यपालिका कार्यालयको संबन्धित शाखा  
प्रमुख- सदस्य-सचिव
२. स्थानीय समन्वय समितिले अपाङ्गता परिचय-पत्र वितरणका  
लागि सिफारिस गर्ने कामका साथै ऐनको दफा ४३ को खण्ड-  
च बमोजिम परिचय-पत्र सम्बन्धी कानुनी, संरचनागत तथा  
अन्य सुधार गर्नुपर्ने विषयमा प्रदेशको सामाजिक विकास  
मन्त्रालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय  
लगायत सम्बन्धित निकायमा लेखि पठाउनु पर्दछ ।

### परिच्छेद-४

#### परिचय-पत्र वितरण

७. परिचय-पत्र वितरण प्रक्रिया देहाय बमोजिम हुनेछ :-

- क. अपाङ्गता भएका व्यक्तिको स्थायी ठेगाना भएको स्थानीय  
तहको बडा कार्यालयमा अपाङ्गता भएका व्यक्ति स्वयं,  
निजका अभिभावक वा संरक्षकले अनुसूचि-१ बमोजिमको  
ढाँचामा परिचय-पत्र प्राप्तिका लागि सबै पुष्ट्याई गर्ने  
कागजातहरु २ प्रति समावेश गरी निवेदन दिनुपर्नेछ ।

- ख. दरखास्तमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित प्रमाणित प्रतिलिपि, पासपोर्ट साइजको (सम्भव भएसम्म अपाङ्गता देखिने गरी खिचिएको) फोटो, असक्तताको गाम्भीर्यता अवस्था र शरीरका अंगहरुले गर्ने काममा आएको समस्या वा दैनिक क्रियाकलापमा हुने सिमितताहरुको विवरण सहित मेडिकल अधिकृतको सिफारिश संलग्न हुनुपर्नेछ । यस प्रयोजनको लागि जन्मदर्ता प्रमाण पत्र वा नागरिकताको प्रमाण पत्र वा जग्गा धनी प्रमाण पुर्जा वा शैक्षिक योग्यताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा अपाङ्गताको आधारमा कुनै जागिर गरिरहेको भए नियुक्ति पत्र वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का. मा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघसंस्थाले गरेको सिफारिस मध्ये कुनै एक वा यस्तै विश्वस्त हुन सक्ने आधार दिने अन्य प्रमाणित लिखितलाई आधार मानिनेछ ।
- ग. रित पुगि आएको निवेदनमा वडा कार्यालयले निवेदन प्राप्त भएको मितिले बढीमा ३ दिन भित्र निवेदकले पेश गरेका कागजातहरुको एक प्रति कार्यालयमा राखि वडा कार्यालयको सिफारिस सहित एक प्रति नगरपालिकामा पठाउनु पर्दछ ।
- घ. सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन उपर कुनै कागजात वा प्रमाण नपुगी परिचयपत्रका लागि सिफारिस गर्न उपयुक्त नदेखिएमा सो व्यहोरा निवेदकलाई ३ दिन भित्रमा जानकारी दिनु पर्दछ ।

- ड. वडा कार्यालयले सिफारिस गर्न नसकिने भनी दिएको जानकारी निवेदकलाई चित्त नबुझे सूचना पाएको १५ दिन भित्रमा सम्बन्धीत स्थानीय तह समक्ष निवेदन दिन सक्नेछ ।
- च. यसरी प्राप्त भएको निवेदन समेत समावेश राखी स्थानीय समन्वय समितिको बैठकमा पेश गर्नु पर्दछ । निवदकले पेश गरेको कागजात र अन्य सम्भाव्य तथ्य प्रमाणका आधारमा निजले परिचय पत्र पाउने देखियो भनि स्थानीय समन्वय समितिले सिफारिस गरेमा निजलाई परिचय पत्र वितरण गरी त्यसको जानकारी निवेदक तथा वडा कार्यालयलाई समेत दिनु पर्दछ ।
- छ. परिचयपत्रका लागि सिफारिस गर्न कुनै कठिनाई परेमा वडा कार्यालयले चिकित्सक विशेषज्ञ वा अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधि संग राय परामर्श लिन सक्नेछ ।
- ज. सामान्यतया अपाङ्गता भएका व्यक्ति स्वयंमले आफ्नो परिचयपत्र बुझिलिनु पर्दछ । अति अशक्त वा पूर्ण अशक्त अपाङ्गता भएको कारणले परिचय पत्र बुझिलिन आउन नसक्ने भएमा वडा कार्यालयको सिफारिसमा परिवारको सदस्य संरक्षक वा निजको बसोबास गर्ने स्थानीय निकायका पदाधिकारीले निजलाई बुझाउने गरी बुझिलिन सक्नेछन् ।
- झ. परिचय पत्र प्राप्त व्यक्तिहरूको वर्गीकृत लगत स्थानीय तहले कम्प्युटराइज गरी आफ्नो कार्यालयमा राखी

चौमासिक रूपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा  
जानकारी गराउनु पर्नेछ

- ब. समन्वय समितिले परिचय पत्र दिन भनी ठहर गरेका  
व्यक्तिलाई स्थानीय तहको कार्यालयले अनुसूचि -२  
बमोजिमको पचिय-पत्र (अपाङ्गता भएका व्यक्तिहरूलाई)  
निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
- ट. परिचयपत्रमा नगरपालिकाको प्रमुख प्रशासकीय  
अधिकृतको हस्ताक्षर हुनेछ । प्रचलित कानूनको अधिनमा  
रही प्रमुखले अन्य अधिकृत कर्मचारिलाई समेत अधिकार  
प्रत्यायोजन गर्न सक्नेछ ।
- ठ. प्रत्यक्ष रूपमा देखिने वा अवलोकन गर्न सकिने शारीरिक,  
मानसिक वा इन्द्रिय सम्बन्धी क्षतिको हकमा परिचय पत्र  
प्रदान गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त  
परिचय पत्र उपलब्ध गराउनु पर्नेछ ।
- ड. प्रत्यक्ष रूपमा नदेखिने वा अवलोकन गर्न नसकिने  
शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति भएका वा  
प्रष्ट रूपमा छुट्ट्याउन समस्या भएका अपाङ्गता भएका  
व्यक्तिका हकमा समन्वय समितिमा पेश गरी समितिको  
सिफारिसका आधारमा परिचय पत्र वितरण गर्नु पर्नेछ ।
- द. अन्य स्थानीय तहबाट परिचयपत्र वितरण गर्ने :
- स्थानीय ठेगानामा बसोबास नभएका र विभिन्न अवरोध तथा  
शारीरिक वा मानसिक अवस्थाको गाम्भीर्यताको कारण आफ्नो  
स्थायी बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचय पत्र

प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित स्थानीय तहबाट परिचय पत्र नलिएको सुनिश्चित भएमा दफा-७ को प्रक्रिया पुरा गरी परिचय पत्र प्रदान गरेर सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन सकिनेछ ।

१. प्रतिलिपि सम्बन्धी व्यवस्था : १. परिचय पत्र हराइ नासिई वा विग्रिई परिचय पत्रको प्रतिलिपि लिनु पर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहको वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिशका लागि निवेदन दिनु पर्नेछ ।
२. वडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिब देखिएमा परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपि वडा कार्यालयमा राखी निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस गरी नगरपालिका स्थानीय तहमा पठाउनु पर्दछ ।
३. स्थानीय तहले सिफारिस सहित प्राप्त भएको निवेदन अपाङ्गताको प्रकृति अनुसार सोभै वा स्थानीय समन्वय समितिमा पेश गरी समितिको निर्णय अनुसार अपाङ्गता परिचय पत्रको प्रतिलिपि निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
४. प्रतिलिपिका लागि प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्र बाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा स्थानीय सिफारिस

समितिमा पेश गरी सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्नु पर्दछ ।

### ११. अभिलेख सम्बन्धी व्यवस्था :

१. सम्बन्धित वडा कार्यालयले आफ्नो क्षेत्रमा भएका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरु मध्ये परिचयपत्र पाएका व्यक्तिहरुले अपाङ्गताको प्रकृति र गाम्भीर्यता लगायत अन्य आवश्यक विवरण तयार गरी नियमित रूपमा आफ्नो नगरपालिका तथा जिल्ला समन्वय समितिलाई समेत पठाउनु पर्नेछ ।
२. स्थानीय तहले परिचय पत्र वितरण गरे पछि यसको जानकारी परिचय पत्र प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको वडा कार्यालयलाई दिनुपर्दछ ।
३. नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता परिचय पत्र पाएका व्यक्तिहरुको अभिलेख राखी त्यसको चौमासिक प्रतिवेदन प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ ।

### परिच्छेद-५ विविध

### १२. विविध :

१. नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका विकट तथा दुर्गम गाउँहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र लगायतका सेवा सरल

तरिकाले उपलब्ध गराउन कमितमा वर्षको एक पटक ती  
ठाउँहरुमा परिचय पत्र वितरण सम्बन्धी घुस्ति शिविर  
संचालन गर्नेछ ।

२. यो कार्यविधि लागु हुनु अगाडि प्राप्त गरेको अपाङ्गता  
परिचयपत्र सम्बन्धित नगरपालिकामा बुझाई यो कार्यविधि  
जारी भएको मितिले १ वर्ष भित्रमा यस कार्यविधि  
बमोजिमको परिचय पत्र लिनुपर्नेछ । यस अधि जारी  
भएका परिचय पत्र एक वर्ष पछि स्वतः अमान्य हुनेछन् ।
३. यस कार्यविधिमा भएको प्रावधान अपाङ्गता भएका  
व्यक्तिहरुको अधिकार सम्बन्ध ऐन र अन्य प्रचलित  
कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः अमान्य  
हुनेछ ।
४. अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा यस कार्यविधिमा  
उल्लेख नभएको विषयमा अपाङ्गता भएका व्यक्तिहरुको  
अधिकार सम्बन्धी ऐन र अन्य प्रचलित कानून बमोजिम  
हुनेछ ।
५. यस कार्यविधिको प्रतिकुल कार्य भएमा प्रचलित कानूनमा  
व्यवस्था भए बमोजिम सजाय हुनेछ ।

## अनुसूची -१

अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पाउनको लागि दिने निवेदनको  
ढाँचा

श्री कार्यालय प्रमुख ज्यू

मार्फत .....

नगरपालिका

मिति : .....

विषय : अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाउँ ।

महोदय,

म अपाङ्गता भएका व्यक्तिको परिचय त्र पाउन योग्य भएकाले निम्न लिखित विवरण राखि परिचयपत्र पाउन यो निवेदन पेश गरेको छु । मैले पेश गरेको विवरण ठीक साँचो छ, भुट्टा ठहरेमा प्रचलित कानुन बमोजिमको सजाय भोग्न मंजुर छु ।

१) नाम, थर

.....उमेर.....लिङ्ग.....

२) प्रदेश :

३) ठेगाना : क) स्थायी ठेगाना : .....नगरपालिका, वडा नं  
.....टोल.....

ख) अस्थायी ठेगाना : .....नगरपालिका, वडा नं  
.....टोल.....

ग) सम्पर्क मोबाइल नं .....

३) संरक्षक/अभिभावकको नाम थर

## निवेदकको नाता

४) संरक्षक /अभिभावकको मोबाइल नं .....

५) नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अपाङ्गताको प्रकार.....

६) नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अशक्तताको आधारमा अपाङ्गताको प्रकार .....

७) शरीरको अंग, संरचना प्रणलिमा आएको क्षतिको विवरण

.....

८) क्षति भएपछि दैनिक क्रियाकलापमा आएको अवरोध वा सिमितताको विवरण : .....

९) अपाङ्गताको कारण उपयक्त स्थानमा चिनो लगाउनहोस् ।

क) रोगको दीर्घ असर ख) दुर्घटना ग) जन्मजात घ) सशस्त्र छन्दू  
ड) वंशाणगत कारण च) अन्य .....

१०) सहायक सामग्री प्रयोग गर्नु पर्ने आवश्यकता भएको वानभएको :

उपयक्त स्थानमा चिनो लगाउनहोस् ।

क) भएको ख) नभएको

११) आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामग्रीको प्रयोग गर्नपर्ने हो.....

१२) सहायक सामग्री प्रयोग गर्ने गरेको/नगरेको (उपयुक्त स्थानमा चिनो लगाउन होस)

१३) सहायक सामग्री प्रयोग गर्ने गरेको भए सामग्रीको नाम :

१४) अन्य व्यक्तिको सहयोग बिना आफ्ना कस्ता दैनिक कार्य गर्न सक्नुहुन्छ

क).....

..

ख)..... ग)..... घ).....

१५) अन्य व्यक्तिको सहयोग लिनुहुन्छ भने कुन कुन कामको लागि लिनहुन्छ

क).....

ख)..... ग)..... घ).....

१६) पछिल्लो शैक्षिक योग्यता : क) आधारभूत तह ख)  
माध्यमिक तह

ग) स्नातक तह घ) स्नातकोत्तर तह ड) विद्यावारिधी तह

१७) कुनै तालिम प्राप्त गर्नुभएको भए मुख्य तालिमहरुको नाम लेख्नुहोस

१८. हालको पेशा: क) अध्ययन ख) कृषि व्यवसाय ग) स्वरोजगार  
घ) अध्यापन ड) सरकारी सेवा च) निजी क्षेत्रमा सेवा  
छ) केहि नगरेको ज) अन्य .....

निवेदक,

नाम, थर.....

हस्ताक्षर.....

मिति.....

## अनुसूची २

अपाङ्गता भएका व्यक्तिको परिचयपत्रको ढाँचा

वागलुड नगरपालिका

निशाना छाप

परिचय पत्र नम्बर

परिचयपत्रको प्रकार :

### अपाङ्गता परिचय पत्र

१) नाम, थर :

२) ठेगाना : प्रदेश.....जिल्ला.....स्थानीय तह.....

३) जन्ममिति : ४)

नागरिकता नम्बर:

५) लिङ्ग : ६) रक्त समूह :

७) अपाङ्गताको किसिम : प्रकृतिको  
आधारमा.....गम्भिरता.....

८) बाबु/आमा वा संरक्षकको नाम, थर .....

९) परिचय पत्र बाहकको दस्तखतः

१०) परिचय पत्र प्रमाणित गर्ने

नाम, थर :

हस्ताक्षर :

पद :

मिति :

“यो परिचय पत्र कसैले पाएमा नजिकको प्रहरी कार्यालयमा वा  
स्थानीय निकायमा बुझाइदिनुहोला ”

Annex -2  
Disability identify card Format

Baglung Municipality

Stamp : .....

ID Card Number :

ID card Type :

Didability Identify card

1. Full Name Of person

2. Adress: Province.....District.....local

Level.....

3. Date of Birth

4. Citizenship Number :

5. Sex.....

6. Blood Group :.....

7. Types of Disability : On the basis of nature.....On the basis of severity .....

8. Father Name/Mother Name or Gurdain

9. Signature of id card Holders :

Approved by :

Name:

Signature :

Designation

Date:

"If somebody finds this id card, please deposit this in the nearby police station or municipality office".

### अनुसूची-३

अपाङ्गता भएका व्यक्तिको कार्यालयमा राखिने अभिलेखको ढाँचा  
क्रम संख्या :

अपाङ्गता परिचय पत्र नम्बर : परिचयपत्रको प्रकार :

१) नाम, थर :

२) ठेगाना (स्थायी) प्रदेश : जिल्ला :

स्थानीय तह : वडा :

३) ठेगाना (अस्थायी) प्रदेश : जिल्ला :

स्थानीय तह : वडा :

४) जन्म मिति : ५) नागरिकता नम्बर :

६) लिङ्ग :

७) रक्त समूह द) विवाहित/अविवाहित :

८) बाबु आमा वा संरक्षकको नाम, थर:

९०) ठेगाना : प्रदेश जिल्ला स्थानीय  
तह वडा

९१) अपाङ्गता भएको व्यक्तिसँगको नाता :

९२) पछिल्लो शैक्षिक योग्यता :

९३) अध्ययनरत विद्यालय वा कलेज : अध्ययन नगरेको  
पढाइ सकेको

९४) पेशा :

९५) अपाङ्गताको किसिम : क) अपाङ्गताको प्रकृतिको आधारमा

.....  
ख) अपाङ्गताको गम्भिरताको आधारमा .....

- १६) कस्ता दैनिक क्रियाकलाप गर्न सकिन्छ ?  
१७) कस्ता दैनिक क्रियाकलाप गर्न सकिदैन ?  
१८) सहायक सामग्री आवश्यक पर्ने नपर्ने  
आवश्यक पर्ने भए के .....  
१९) हाल सहायक सामग्री पाएको नपाएको ?  
२०) परिचय पत्र बाहकले प्राप्त गरेका अन्य सेवा, सुविधा ?  
२१) परिचयपत्र बाहकलाई आवश्यक परेका अन्य सेवा सुविधाहरु  
२२) सेवा, सुविधा प्रदान गर्ने निकाय :  
२३) अन्य.....

प्रमाणित गर्ने अधिकारी :

दस्तखतः

नाम, थरः

पदः

कार्यालयः

मिति:

### प्रमाणिकरण

जनकराज पौडेल

नगर प्रमुख

प्रमाणिकरण मिति २०७५ साल पौष १३ गते आईतवार

रुजु गर्ने